



चौदण्डीगढी नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

बेल्टार, उदयपुर
१ नं. प्रदेश, नेपाल

☎035-440247

chaudandigadhimun@gmail.com

www.chaudandigadhimun.gov.np

प.सं. : ०७९/०८०

च.नं. :

मिति: २०७९/०५/२६

सन्दर्भ: नवनिर्वाचित जनप्रतिनिधिहरूको १०० दिने समिक्षा ।

आदरणीय चौदण्डीगढी नगरपालिकाबासी आमाबुबा, दिदिवहीनी तथा दाजुभाइहरू २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित यस नगरपालिकाको नगर प्रमुख श्री कालुमान लामाज्यू, नगर उपप्रमुख श्री मणिकादेवी दुलालज्यू, वडा अध्यक्षज्यूहरू लगाएत सबै कार्यपालिका र नगर सभा सदस्यज्यूहरूको पदवहाली भएको मितिले १०० दिन पुगेको अवसरमा यस नगरपालिकाबाट हालसम्म भए गरेका काम कारवाही र उपलब्धीहरूको फेहरिस्त सहित प्रस्तुत गरेका छौं ।

हालसम्म भएका कार्य तथा उपलब्धीहरू:-

१. शुन्य घर प्रसुतीको लागि यस नगरपालिका भित्रका सबै गर्भवतीहरूकोलाई जिल्ला भित्रका अस्पतालमा जान आउन निशुल्क एम्बुलेन्स उपलब्ध गराउने व्यवस्था मिलाईएको ।
२. मधुमेह, उच्च रक्तचाप लगाएतका दीर्घरोगका विरामीहरूले नियमित प्रयोग गर्नुपर्ने औषधीहरू यस न.पा. अन्तर्गत सञ्चालित सबै स्वास्थ्य संस्थाहरूबाट निशुल्क उपलब्ध गराउने व्यवस्था मिलाईएको ।
३. चालु आर्थिक वर्ष २०७९/०८० को लागि नीति, कार्यक्रम तयार गर्ने सन्दर्भमा यस नगरपालिका क्षेत्रमा क्रियाशील राजनीतिक दल, पूर्व जनप्रतिनिधि, उद्योग बाँणिज्य सँघ, स्थानीय संघसंस्था, उद्योगी व्यापारी, शिक्षाप्रेमी, बुद्धिजिवि, अगुवा कृषक, टोल विकास संस्थाका प्रतिनिधि साथै नगरपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारीहरू लगाएतका सरोकारवाला पक्ष र व्यक्तिहरूसँग समेत छुट्टाछुट्टै छलफल गरी छलफलबाट प्राप्त राय सुझावलाई आधारमानी नीति, कार्यक्रमहरू तयार गरिएको र उक्त नीति, कार्यक्रम र बजेट समेत मिति २०७९/०३/१० गते नगर सभा समक्ष पेश भएको र मिति २०७९/०३/२५ गते र ३० गते बसेको नगर सभाबाट स्वकृत भई कार्यान्वयनमा ल्याईएको ।
४. यस नगरपालिका क्षेत्रमा लाग्ने मवेशी पशु हटिया, खशीबाखा हटिया लगाएत विभिन्न वडाहरूमा लाग्ने साप्ताहिक हाटहटियाहरूबाट संकलन हुने स्थानीय राजश्वलाई प्रभावकारी र व्यवस्थित बनाउन बडाबडको ठेक्का आह्वानको सूचना प्रकाशन गरिएको र प्रतिस्पर्धात्मक रूपमा सबै भन्दा बढी राजश्व बुझाउन कबोल गर्ने शिलबन्दी दरभाउपत्र दातासँग सम्झौता गरी आन्तरीक राजश्व व्यवस्थित गरिएको साथै नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयहरूबाट संकलन हुने राजश्वलाई व्यवस्थित र पारदर्शी गर्ने व्वस्था मिलाईएको ।
५. नगरस्तरीय र वडास्तरीय भूमिहीन तथा अव्यवस्थित बसोबासी व्यवस्थापन सहजीकरण समिति गठन गरी यस नगरपालिकाको वडा नं. ३, ४ र १० बाट अव्यवस्थित जग्गाहरूको नापजाँचको कार्य शुरु गरिएको ।

६. नगर अस्पताल बेल्टारमा दन्त चिकित्सा (डेन्टल) सेवा सञ्चालनको लागि चिकित्सक छनौट लगाएतको आवश्यक व्यवस्था मिलाइएको र मिति २०७९ साल भाद्र महिना भित्रैबाट सेवा सञ्चालन हुने ।
७. नगर अस्पताल बेल्टारमा नगरपालिका र चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा आँखा तथा कान उपचार सेवा सञ्चालन गरिएको ।
८. वडा नं २ बस्ने मानसिक रोगी रोहित कुमार विश्वकर्मालाई उद्धार गरी नगरपालिकाको खर्चमा उपचारको व्यवस्था मिलाइएको ।
९. यस नगरपालिकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपालको संविधान, स्थानीय सरकार सञ्चाल ऐन, २०७४ र स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ (परिमार्जन) बमोजिम तपसिल बमोजिमका समितिहरू गठन गरिएको छः-

तपसिलः-

- राजश्व परामर्श समिति
- श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति
- सामाजिक विकास समिति
- अर्थिक विकास समिति
- वन वातावरण तथा विपद् व्यवस्थापन समिति
- सुशासन तथा संस्थागत विकास समिति
- नगरस्तरीय अनुगमन तथा सुपरिवेक्षण समिति
- नगर खेलकुद समिति
- नगरस्तरीय विपद् व्यवस्थापन समिति
- लेखा समिति
- विधायन समिति
- सुशासन समिति
- अपाङ्गता परिचयपत्र वितरण समिति
- लैङ्गीक हिंसा निवारण कोष र तत्काल उद्धार तथा राहत समिति
- सबै वडाहरूमा वडा स्तरीय मेलमिलाप समिति

१०. यस नगरपालिकाको कृषि र पशुपंक्षी क्षेत्रको समग्र विकास र प्रवर्द्धनको लागि कृषि अनुसन्धान निर्देशनालय तरहराबाट उन्नत जातका मूल वीउ विजन लगाएत आवश्यक प्रविधि र प्राविधिक सहयोग उपलब्ध गराउने सम्बन्धमा कृषि अनुसन्धान निर्देशनालय प्रदेश नं. १ तरहरा र यस नगरपालिका बीच मिति २०७९।०५।०१ गते ५ वर्षे समझदारी पत्र (MOU) गरिएको ।
११. वर्षातको समयमा वडा नं. ९ र १० का नागरिकहरूलाई त्रियुगा नदीमा आवत जावत गर्न सहजताको लागि १ थान नाउ खरिद गरी त्रियुगा नदी ज्यामिरे घाटमा सञ्चालन गरिएको ।

१२. यस नगरपालिकाको वडा नं. ४ मगरडाँडामा राष्ट्रिय बंगुर अनुसन्धान स्थापना गर्नको लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको ।
१३. चौदण्डीगढी नगरपालिकाको संगठनात्मक ढाँचा र दरवन्दी तेरिज २०७९ स्वीकृत गरिएको ।
१४. अपाङ्गता परिचयपत्रको लागि जम्मा २४ जनाको नवेदन परेकोमा निजहरुले दिएको निवेदन र शारीरिक अवस्था बमोजिम हाल सम्म (क) वर्गको रातो कार्ड ५ जनालाई, (ख) वर्गको निलो कार्ड १० जनालाई, (ग) वर्गको पहेलो कार्ड ५ जनालाई र (घ) वर्गको सेतो कार्ड ४ जनालाई वितरण गरिएको ।
१५. न्यायीक समिति अन्तर्गत १६ वटा मुद्दा दर्ता भएकोमा ५ वटा मुद्दाको फैसला सम्पन्न भएको ।
१६. गत आर्थिक वर्ष २०७८/०७९ को अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनुवाई र वार्षिक समिक्षा सम्पन्न ।
१७. कर्मचारीहरुलाई कार्यालय प्रति जिम्मेवार भई प्रभावकारी रुपमा कार्य सम्पादन गर्न अभिप्रेरित गर्ने उद्देश्य सहित आर्थिक वर्ष २०७८/०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने ७ जना कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरियो ।
१८. नगर क्षेत्रमा सुपथ मूल्यमा सूचना सञ्चार तथा नेटको सुविधा विस्तारको आवश्यक व्यवस्थाको लागि संचार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरणलाई अनुरोध गरिएको ।
१९. यस नगरपालिकाले आफ्ना कार्यक्रम र योजनाहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तपिसल बमोजिमका कानूनहरु स्वीकृत गरी लागू गरेको छ ।

तपसिल:-

- चौदण्डीगढी नगरपालिकाको नगर सल्लाहाकार समिति कार्यविधि, २०७९
 - चौदण्डीगढी नगरपालिकाको नगर विकास बोर्ड सञ्चालन कार्यविधि, २०७९
 - चौदण्डीगढी नगरपालिकाको स्थानीय हाट बजार व्यवस्थापन कार्यविधि, २०७९
 - चौदण्डीगढी नगरपालिकाको स्थानीय हाट बजार व्यवस्थापन तथा अनुगमन नियमावली, २०७९
 - चौदण्डीगढी नगरपालिकाको स्थानीय हाट बजार व्यवस्थापन तथा अनुगमन अनुगमन ऐन, २०७९
 - चौदण्डीगढी नगरपालिकाको खेलकुद निर्देशिका, २०७६ को पहिलो शंशोधन
 - चौदण्डीगढी नगरपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०७९
 - चौदण्डीगढी नगरपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी ऐन, २०७९
 - चौदण्डीगढी नगरपालिकाको बजार व्यवस्थापन कार्यविधि, २०७९
२०. नगर क्षेत्र प्रवेश गर्ने सवारी तथा मानिसहरुको जानकारी तथा सुरक्षा व्यवस्थाको प्रत्याभूतिको लागि वडा नं. ३ को ४५ चौकमा सिसि क्यामेरा जडान ।
 २१. "गाँउको विकास, बजारको व्यवस्थापन" भन्ने मूल नाराका साथ नगरका ग्रामिण क्षेत्रको विकास र शहरी शौन्दर्यकरणको लागि बजार व्यवस्थापनको कार्यलाई बजेट सहित अगाडी बढाइएको ।
 २२. गर्भवती महिलाहरुको स्वास्थ्य अवस्थाको नियमित चेकजाँचको लागि प्रेटेवल USG मेशिन सहित गाँउगाँउमा पुगेर भिडियो एक्सरे सुविधा उपलब्ध गराउन बजेट तथा कार्यक्रम स्वीकृत गरिएको ।
 २३. नदि कटानको जोखिममा रहेका नगरका विभिन्न स्थानहरुमा तारजाली र बोरा भरी तटबन्ध निर्माण गरिएको । साथै वडा नं. ९ का बाढी प्रभावित १४ घर परिवारलाई खाद्यन्न सहितको राहत उपलब्ध गराईएको ।

२४. बैंकहरूसँग सहकार्य गरी अति असक्त व्यक्तिहरूलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
२५. नगर भित्रका मुख्य बजार, चौक तथा मठ मन्दिरहरूमा सडक बत्ति जडान गर्ने कार्यको लागि नगर सभाबाट बजेट बिनियोजन गरी सडक वत्ती जडान कार्य अगाडी बढाइएको ।
२६. यस नगरपालिकाको वडा नं. १ को रानिटार, वडा नं. २ को गंगटे र वडा नं. ३ को ४५ चौकमा प्रहरी चौकी स्थापनाको लागि नगर सभाबाट निर्णय गरी सम्बन्धित निकायहरूमा अनुरोध गरिएको छ ।
२७. वितरणमुखी बजेटलाई निरुत्साहित गरी घाटा बजेटलाई व्यवस्थित गर्दै वित्तिय अनुशासन कायम गरी ठोस र उत्पादनमुखी योजना तथा कार्यक्रमहरूमा मात्र बजेट खर्च गर्ने व्यवस्था मिलाइएको छ ।
२८. सबै नागरिकहरूलाई अर्गानिक तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्य सहित "एक घर एक करेसा बारी" कार्यक्रम कार्यान्वयनको लागि आवश्यक बजेटको व्यवस्था मिलाइएको छ ।
२९. नगरपालिका भित्र सञ्चालनमा रहेका सबै खानेपानी योजनाहरू मध्ये अधिकांश योजनाका उपभोक्ता समितिहरू निष्कृत्य रहेको पाइएकोले सम्पूर्ण उपभोक्ता समितिहरूलाई सकृत्य बनाई नियमित गर्न र खानेपानीका योजनाहरूलाई चुस्तदुरुस्त रूपमा सञ्चालन गर्ने गराउने व्यवस्थाको लागि आमभेला बोलाई समितिहरू पुनः गठन गर्न गराउन नगरपालिकाले सकृत्यताका साथ प्रकृत्या अगाडी बढाइएको छ ।
३०. चौदण्डीगढी दरबार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना सहित चौदण्डीगढी दरबारका अन्तिम सेन वंशी राजाको शालिक राख्ने र छोटो दुरीको पैदल मार्ग निर्माण गर्ने प्रकृत्या अगाडी बढाइएको छ ।
३१. नेपाली नारीहरूको विशेष पर्वको रूपमा रहेको हरितालिका तीज पर्व २०७९ को अवसरमा "तीजको महिमा विशेष अन्तरक्रिया र तीज मिलान कार्यक्रम" सञ्चालन गरियो ।
३२. वडा नं. २ मा १ जना र वडा नं. ५ को १ जनालाई गरी जम्मा २ जना फरक क्षमता भएका व्यक्तिहरूलाई १/१ थान गुणस्तरीय ह्वीलचियर वितरण गरिएको ।
३३. "एक वडा, एक ट्रष्ट ब्रिज" अवधारणा सहित चालु आ.ब. मा १० वटै वडामा १/१ वटा ट्रष्ट ब्रिज निर्माणको लागि बजेटको व्यवस्था मिलाई निर्माण प्रकृत्या अगाडी बढाइएको छ ।
३४. हाल सम्म यस नगरपालिकाको नगर कार्यपालिकाको ९ वटा, विषयगत समितिको बैठक ६ वटा र नगर सभाको बैठक ३ वटा सम्पन्न गरिएको छ ।
३५. वडा नं. ९ मा स्वास्थ्य चौकी भवन निर्माण प्रकृत्या अगाडी बढाइएको छ ।

प्रकाश राउत
प्रवक्ता